



पैयूँ गाउँपालिका

स्थानीय राजपत्र

खण्ड : ४

संख्या: १

मिति: २०७८/०५/३१

भाग-२

पैयूँ गाउँपालिका

उपाध्यक्ष सँग गर्भवति तथा सुत्केरी सञ्चो विसन्चो कार्यक्रम सञ्चालन कार्यविधि-२०७८

प्रस्तावना

मातृ तथा शिशू मृत्यूदर घटाउनुका साथै उच्चतम मानसिक शारीरिक वृद्धि मातृत्व स्याहार अपरिहार्य भएकोले सुरक्षित मातृत्वको क्षेत्रमा सुनौलो हजार दिनका माहिलाका लागि लगानी गर्न जरुरी भएकोले मातृ तथा शिशू मृत्यूदर कम गर्न तथा गर्भावस्था तथा सुत्केरीको अवस्थामा घरपरिवारले विषेश व्यवस्था गरुन भन्ने मनसायले एवम संविधान बमोजिमको आधारभूत स्वास्थ्य सुविधा पाउने नेपाली नागरिकको मौलिक हकको रक्षार्थ पैयूँ गाउँपालिकाले २०७८/७८ को बजेटमा उपाध्यक्षसँग गर्भवति तथा सुत्केरी सन्चो विसन्चो कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाएको छ। सोको कार्यान्वयन को लागि पैयूँ गाउँपालिकाले प्रशासकीय कार्यविधि ऐन २०७५ दफा ४ को अधिकार प्रयोग गरी यो उपाध्यक्ष सँग गर्भवति तथा सुत्केरी सञ्चो विसन्चो कार्यक्रम सञ्चालन कार्यविधि-२०७८ बनाएको छ यो कार्यविधि पारित भएको मिति बाट लागु हुनेछ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

क) यो कार्यविधिको नाम उपाध्यक्ष सँग गर्भवति तथा सुत्केरी सञ्चो विसन्चो कार्यक्रम सञ्चालन कार्यविधि-२०७८ रहनेछ।

ख) यो कार्यविधि २०७८ साल साउन १ गतेदेखी पैयूँ गाउँपालिका भर लागु हुनेछ।

परिच्छेद-२

२. कार्यान्वयन विधि

- क) यो कार्यक्रम आ.ब २०७८/७९ का लागि लागु हुनेछ।
- ख) यो कार्यक्रम पैयूँ गाउँपालिकाभर एकैपटक शुरू हुनेछ।
- ग) एक जना सुत्केरी आमालाई बढीमा रू ५००० रुपैया वा सो बराबरको पोषण युक्त सामग्री प्रदान गरिनेछ। स्थानीय रुपमा उपलब्ध सामग्रीलाई प्राथमिकता दिइनेछ।
- घ) नेपाल सरकारको नियमानुसार सोहि प्रकृतिको सुविधा लिएको भए दोहोरो सुविधा लिन नपाइने नियमानुसार यो सुविधा प्राप्त गर्न सकिने छैन।
- ड) यो कार्यक्रम सञ्चालन गर्ने तथा रेकर्ड राख्ने कार्य अनुसूचि १ बमोजिम पैयूँ गाउँपालिका स्वास्थ्य शाखा ले गर्नेछ।

परिच्छेद-३

३. पोषण प्रोत्साहन सामग्री पाउने आधार तथा आवश्यक कागजात

- क) महिलाको उमेर २० वर्ष पूरा भएको हुनुपर्नेछ ,
- ख) गर्भवति महिलाले नेपाल सरकारले तोकेबमोजिम कम्तिमा ४ पटक गर्भ जाँच गरेको हुनुपर्ने,
- ग) सुत्केरी महिलाले यो सुविधा प्राप्त गर्न सुचिकृत स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने तर काबु बाहिरको परिस्थिति तथा विशेष अवस्थामा घरमै सुत्केरी भएतापनी यो सुविधा प्राप्त गर्न बाधा पर्ने छैन।
- घ) अस्पतालमा आइ प्रसुति सेवा लिएको तर मृत शिशु जन्मिएको हकमा अस्पताल/स्वास्थ्य संस्थाको कागजात।
- ड) सम्बन्धित वडा कार्यालय रहेको स्वास्थ्य संस्थाले अनुसूची २ बमोजिमको रेकर्ड राखी जानाकारी /सिफारीस गर्नेछ र सोको आधारमा उपाध्यक्षको समुपस्थितिमा सम्बन्धित संस्था वा गर्भवति एवम सुत्केरी को घरैमा गई हस्तान्तरण गरिनेछ।

परिच्छेद-४

विविध

- ४) बाधा अड्काउ फुकाउन सक्ने: यस कार्यविधिको कार्यान्वयन को क्रममा कुनै बाधा अड्काउ आएमा कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।

- ५) कार्यविधिको संसोधन तथा परिमार्जन: कार्यपालिकाको बैठकले यस कार्यविधिमा संसोधन तथा परिमार्जन गर्न सक्नेछ।
- ६) अनुसूचिमा थपघट तथा हेरफेर: कार्यपालिकाले आवश्यकता अनुसार अनुसूचिमा थपघट तथा हेरफेर गर्न सक्नेछ।
- ७) खारेजी तथा बचाउ: यस कार्यविधिमा भएका व्यवस्था हरू स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानून संग बाझिएमा बाझिएको हद सम्म अमान्य हुनेछ। आ ब २०७८/७९ मा यो कार्यविधि लागू हुनुभन्दा अगाडी कुनै उपाध्यक्ष संग सूत्केरी सन्चोविसन्चो कार्यक्रम अन्तर्गत कुनै कार्य भएको भएमा यसैअन्तर्गत भएको मानिने छ।

अनुसूचि-१

खण्ड २ को (ड) संग सम्बन्धित

पैयूँ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

(स्वस्थ शाखा)

क्र.स	सुत्केरीको नाम	स्थायी ठेगाना	सुत्केरी भएको मिति	पोषण वितरण गरिएको मिति	प्रोत्साहन रकम	वितरण गरिएको सामग्रीको विवरण	कैफियत
१							
२							
३.							
.							

अनुसूची -२

खण्ड ३ संग सम्बन्धित

..... अस्पताल/स्वास्थ्य चौकी ।

पैयूँ गाउँपालिका वडा न..... ।

गर्भवती तथा सुत्केरी संग सञ्चोविसन्चो कार्यक्रम रेकर्ड

१ गर्वभती/सुत्केरी को नाम:

२ नागरिकता प्रमाणपत्र न.

३ पतिको नाम:

४ नवजात शिशुको नाम:

५ प्रशुति सेवा लिएको स्वास्थ्य संस्थाको नाम:

निवेदक:

नाम:

गर्भवती/सुत्केरी संगको नाता:

मोवाईल न.

हस्ताक्षर:

सिफारिस/प्रमाणित गर्ने अधिकारी:

नाम:

पद:

हस्ताक्षर: